

सामाजिक दूरीलाई बालिया बनाइन्छ

21.12.18.(शनिबार)~22.1.2.(आइतबार)

निजी जमघटमा नियमहरू (देशव्यापी ४ जनासम्म)

सञ्चालन समयको प्रतिबन्ध (21:00 र 22:00 सम्म सीमित)

दैनिक जीवनमा सामाजिक दूरीलाई सुदृढ गर्दै

□ महत्वपूर्ण विवरण

○ निजी जमघटहरूको संख्या घटाउनुहोस्: देशव्यापी रूपमा 4 जनासम्म

○ खोप नलगाएका व्यक्तिहरूलाई खोप पूरा गरेका व्यक्तिहरूसँग सँगै प्रवेश निषेध (१ जना एकल मात्र सम्भव)

यद्यपि, अपवादहरूको विद्यमान दायरा सँगै बस्ने र हेरचाह गर्ने परिवारहरू (बच्चाहरू, वृद्धहरू, असक्षमहरू, आदि) को लागि जारी छन्

○ सञ्चालन समय 21सम्म सीमित(1समूह*, 2समूह**)

*1समूह : मनोरञ्जन सुविधाहरू, **2समूह : रेस्टुरेन्ट, क्याफेहरू, गायन अभ्यास क्षेत्रहरू, बाथहाउस व्यवसाय, इनडोर खेलकुद सुविधाहरू, इत्यादि।

○ 3समूह*** र केहि अन्य सुविधाहरू 22 सम्म सीमित छन्

*** एकेडेमी, चलचित्र थिएटर, प्रदर्शन हल, पीसी कोठा, पढ्ने कोठा, आदि, केहि अन्य सुविधाहरू (रेस ट्र्याक, बच्चाहरू क्याफे, मसाज पार्लर, आदि)

○ घटनाहरू र सम्मेलनहरू: ठूला-ठूला घटनाहरू र सम्मेलनहरूका लागि कारेन्टाइन नियमहरूको सुदृढीकरण

49 जना सम्म खोप लगाएका, खोप नलगाएका भेदभाव बिना सम्भव

50 भन्दा बढी व्यक्ति भएको खण्डमा खोप पूरा भएकाहरू संगठित गरेर 299 जना सम्म सम्भव

□ अन्य दैनिक क्षेत्रहरू

○ विद्यालय, कार्यस्थल र सार्वजनिक संस्थाहरू जस्ता दैनिक क्षेत्रहरूमा सामाजिक दूरीलाई सुदृढ गर्दै

<स्कूल> को घनत्व 2/3 स्तरमा समायोजन गर्ने

क्षेत्रीय सङ्क्रमण स्थिति आदिलाई ध्यानमा राखी क्षेत्र र विद्यालयद्वारा लचिलो समायोजन

प्राथमिक विद्यालयको घनत्व 5/6, मध्य/उच्च विद्यालयको घनत्व 2/3 (12/20बाट लागू)

<कार्यस्थल> टेलिकन्फरेन्स सक्रिय गरेर र स्तब्ध भएको आवागमन प्रणाली सक्रिय रूपमा प्रयोग गरेर कार्यस्थल भित्रको घनत्व घटाइने

<सार्वजनिक संस्थाहरू> आमनेसामने घटनाहरू स्थगित गर्ने वा रद्द गर्ने सार्वजनिक आधिकारिक अनुशासनको कडाईका साथ पालना गर्ने जस्तै कडा दूरीका कारण भेलाहरू र भोजहरूबाट टाढा रहने।

“हामी सबैले व्यक्तिगत स्वच्छता र कारेन्टाइन नियमहरू पालना गरेर
कोभिड-१९ लाई मिलेर जितौं।

सरकार र जनता एकजुट हुने बेला आएको छ ।”